

COVID-19

सशुल्क बिरामीको बिदा



रोजगारदाताहरू

New York का कर्मचारीहरूले COVID-19 का कारण **अनिवार्य वा पूर्व-सावधानीपूर्वक क्वारेन्टिन/आइसोलेसनका आदेश** पालना गरिरहेका बेला उनीहरूलाई रोजगारी सुरक्षा र आर्थिक भत्ताको ग्यारेन्टी दिइन्छ।

रोजगारदाताहरूले **COVID-19 सशुल्क बिरामी बिदाका बारेमा जान्नु पर्ने कुराहरू यी हुन्:**

तपाईंको व्यवसायमा **10 जना वा कम** कर्मचारी छन् र गत वर्ष उक्त व्यवसायको **कुल आमदानी \$1 मिलियनभन्दा कम** थियो भने तपाईंले आफ्ना कर्मचारीहरूलाई निम्न सुविधाहरू उपलब्ध गराउन अनिवार्य छ:

- क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी र बेशुल्क COVID-19 को बिरामी बिदा।
- प्रति हप्ता संयोजित रूपमा \$2,884.62 सम्म तपाईंको अवस्थित सशुल्क पारिवारिक बिदा (PFL) र अक्षमता लाभ (DB) मार्फत उनीहरूको क्वारेन्टिनका बाँकी समयका लागि भत्ता।

तपाईंको व्यवसायमा **10 जना वा कम** कर्मचारी छन् र गत वर्ष उक्त व्यवसायको **कुल आमदानी \$1 मिलियनभन्दा बढी** थियो भने तपाईंले आफ्ना कर्मचारीहरूलाई निम्न सुविधाहरू उपलब्ध गराउन अनिवार्य छ:

- **कम्तीमा पनि 5 दिनका लागि COVID-19 को सशुल्क बिरामीको बिदा** र क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी।
- प्रति हप्ता संयोजित रूपमा \$2,884.62 सम्म तपाईंको अवस्थित PFL र DB मार्फत उनीहरूको क्वारेन्टिनका बाँकी समयका लागि भत्ता।

11-99 जना कर्मचारी भएका रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई निम्न सुविधाहरू उपलब्ध गराउन अनिवार्य छ:

- **कम्तीमा पनि 5 दिनका लागि COVID-19 को सशुल्क बिरामीको बिदा** र क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी।
- प्रति हप्ता \$2,884.62 सम्म तपाईंको अवस्थित PFL र DB मार्फत उनीहरूको क्वारेन्टिनका बाँकी समयका लागि भत्ता।

100 जना वा बढी कर्मचारी भएका रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई निम्न सुविधाहरू उपलब्ध गराउन अनिवार्य छ:

- क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी।
- **क्वारेन्टिनको आदेशका अवधिभरि कम्तीमा पनि COVID-19 का 14 दिनको सशुल्क बिरामी बिदा।**

तपाईं सार्वजनिक रोजगारदाता (कर्मचारीहरूको सङ्ख्या जतिसुकै भएता पनि) हुनुहुन्छ भने तपाईंले निम्न सुविधाहरू उपलब्ध गराउन अनिवार्य छ:

- **क्वारेन्टिनको आदेशका अवधिभरि कम्तीमा पनि COVID-19 का 14 दिनको सशुल्क बिरामी बिदा।**

तपाईंका कर्मचारीहरू क्वारेन्टिनमा जानुअघि र क्वारेन्टिनबाट फर्केपछि तपाईंले यी कुराहरू गर्नु पर्छ।

1. आफ्ना कर्मचारीहरूलाई उनीहरू सशुल्क/बेशुल्क बिदाका लागि हक जमाउन सक्छन् भन्ने कुराको जानकारी दिनुहोस्।
2. आफ्ना कर्मचारीहरूलाई आवश्यक परेअनुसार PFL वा DB का लागि आवेदन दिन तुरुन्त मद्दत गर्नुहोस्।
3. तपाईंसँग प्रश्नहरू भएमा 844-337-6303 डायल गरी हटलाइनमा कल गर्नुहोस्।

महत्वपूर्ण नोटहरू:

- **तपाईंका कर्मचारीहरू क्वारेन्टिनमा छन् तर घरबाटै काम गर्न सक्छन् भने उनीहरू यी लाभहरूका लागि योग्य हुने छैनन्।**
- COVID-19 का कारण तपाईंको व्यवसाय बन्द छ भने तपाईंका कर्मचारीहरूले तुरुन्तै बेरोजगारी बीमाका लागि आवेदन दिन सक्छन्।
- New York को COVID-19 क्वारेन्टिन बिदाका लाभहरू क्वारेन्टिन वा आइसोलेसनका आदेशका अवधिभरि मात्र उपलब्ध हुन्छन्। कुनै व्यक्तिले उप्रान्त क्वारेन्टिन वा आइसोलेसनको आदेश पालना गर्न आवश्यक नभएपछि उनीहरू New York को COVID-19 क्वारेन्टिन बिदाका लाभहरूका लागि योग्य हुने छैनन्।

प्रश्नहरू:

- थप जानकारीका लागि कृपया paidfamilyleave.ny.gov/COVID19 मा जानुहोस्
- COVID-19 सशुल्क बिरामी बिदा हटलाइन: 844-337-6303